

## ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी

### विशालनगर, काठमाडौं

सवारी साधन लिलाम बिक्री सम्बन्धी शर्तहरू:

१. सवारी साधनको अवस्था: सवारी साधन (बा ११ च १५३९, महेन्द्रा स्कारपियो) "जहाँ जे जस्तो अवस्थामा छ" (As is where is basis) सोही अवस्थामा लिलाम गरिनेछ। लिलाम स्वीकृत भएपछि गाडीको अवस्थालाई लिएर कुनै दाबी विरोध पाइने छैन।

२. सवारी निरीक्षण: इच्छुक बोलपत्रदाताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा गुठीको कार्यालय, विशालनगरमा गई सवारी साधनको प्राविधिक तथा भौतिक अवस्था निरीक्षण गर्न सक्नेछन्।

३. न्यूनतम मूल्य: सवारी साधनको न्यूनतम सरकारी वा संस्थागत मूल्यांकन रकम रु.१४,००,०००/- (अक्षरेपि: चौध लाख रुपैयाँ मात्र) कायम गरिएको छ। सो रकम भन्दा कमको बोलपत्र स्वीकार गरिने छैन।

४. धरौटी रकम (Earnest Money): बोलपत्र साथ आफूले कबोल गरेको कुल रकमको १०% (दस प्रतिशत) बराबरको रकम यस गुठीको नाममा रहेको बैंक खातामा जम्मा गरेको भौचर वा नगद रसिद अनिवार्य संलग्न गर्नुपर्नेछ। बोलपत्र स्वीकृत नहुने व्यक्तिहरूको धरौटी रकम प्रक्रिया सकिएपछि फिर्ता गरिनेछ।

#### Bank Account Details:

- **Bank Name:** Siddhartha Bank Limited
- **Branch:** Tripureshwor Branch
- **Account Number:** 00615096152
- **Account Holder's Name:** Rural Health and Education Service Trust

५. बोलपत्र दर्ता र खोल्ने समय: रीतपूर्वक भरिएको शिलबन्दी बोलपत्र फारम मिति २०८३/०३/२३ गते बेलुका ५:०० बजेभित्र यस कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ। प्राप्त बोलपत्रहरू मिति २०८३/०३/२४ गते दिनको २ बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा यस कार्यालयमा खोलिनेछ।

६. बाँकी रकम भुक्तानी र नामसारी: बोलपत्र स्वीकृत भएको सूचना प्राप्त भएको मितिले ७ (सात) दिनभित्र स्वीकृत बोलपत्रदाताले कबोल गरेको बाँकी ९०% रकम बुझाई सवारी साधन आफ्नो जिम्मेवारीमा लगिसक्नुपर्नेछ। नामसारी गर्दा लाग्ने सम्पूर्ण सरकारी दस्तुर, कर तथा यातायात खर्च खरिदकर्ता आफैँले व्यहोर्नुपर्नेछ।

७. सर्त उल्लंघन: तोकिएको म्यादभित्र बाँकी रकम नबुझाएमा वा गाडी नलगेमा बोलपत्र रद्द गरिनेछ र निजले राखेको १०% धरौटी रकम जफत गरिनेछ।

८. अधिकार: प्राप्त बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने तथा लिलाम प्रक्रिया रद्द गर्ने सम्पूर्ण अधिकार यस गुठीमा सुरक्षित रहनेछ।

## शिलबन्दी बोलपत्र फारम

श्री कार्यसमिति / कार्यालय प्रमुख,  
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी  
विशालनगर, काठमाडौं।

### विषय: बोलपत्र पेश गरेको सम्बन्धमा।

म/हामीले यस गुठीद्वारा मिति २०८३/०३/१७ गते प्रकाशित सूचना तथा बोलपत्रका शर्तहरू पूर्ण रूपमा मन्जुर गरी निम्न विवरण भएको सवारी साधन खरिदका लागि यो बोलपत्र पेश गरेको छु/छौं।

#### १. बोलपत्रदाताको विवरण:

नाम/फर्मको नाम: .....

सञ्चालक/प्रोप्राइटरको नाम (फर्म भएमा): .....

नागरिकता नं. / दर्ता नं.: ..... (प्रतिलिपि संलग्न)

स्थायी ठेगाना: .....

हालको ठेगाना: .....

सम्पर्क फोन / मोबाइल नं.: .....

इमेल ठेगाना: .....

#### २. कबोल गरेको रकम (सवारी साधन: बा ११ च १५३९, महेन्द्रा स्कारपियो LX):

अङ्कमा..... (अक्षरेपी रु..... मात्र)

#### ३. धरौटी रकमको विवरण (कबोल रकमको १०%):

भौचर/नगद रसिद नं: ..... मिति: .....

बैंकको नाम (भौचर भएमा): .....

धरौटी रकम (रु.): .....

**घोषणा:** यस फारममा लेखिएका विवरणहरू साँचो हुन्। बोलपत्रका सम्पूर्ण शर्तहरू पालना गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु।

बोलपत्रदाताको हस्ताक्षर: ..... कार्यालयको छाप (फर्म भएमा):

.....

मिति: .....

